

मेलम्ची खानेपानी विकास समिति
पानीपोखरी काठमाडौं ।

प्रेस विज्ञप्ति
मिति: २०७८।०१।०६)

आजबाट उपत्यकामा दैनिक १७ करोड लिटर पानी उपलब्ध

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाले पानी पथान्तरणका लागि महत्वपूर्ण पूर्वाधारहरूको निर्माण सम्पन्न भएसँगै १० फागुन २०७७ बाट सुरुङ्ग परीक्षण कार्य आरम्भ गरेको थियो । परीक्षणको क्रममा २२ फागुन २०७७ मा सुन्दरीजलमा पानी आइपुगेको थियो । यसरी प्राप्त पानी चैत १३ गतेबाट सुन्दरीजलमा प्रसोधन गरी आंशिक रूपमा वितरण प्रणालीमा उपलब्ध गराइएको थियो ।

परीक्षणको सिलसिलामा सुरुका दिनमा दैनिक साढे ८ करोड लिटर पानी वितरण प्रणालीमा उपलब्ध गराइएकोमा त्यसमा क्रमिक रूपमा बृद्धि गर्दै आज मिति २०७८ बैशाख ६ गतेबाट सुन्दरीजलमा निर्मित दुवै प्रसोधन केन्द्रहरू पूर्ण क्षमतामा सञ्चालन गर्न सुरु गरिएको छ । आजैका मितिबाट उपत्यकाबासीका लागि वितरण प्रणालीमा प्रतिदिन १७ करोड लिटर पानी उपलब्ध हुन सुरु भएको जानकारी गराउन पाउँदा समिति हर्षित भएको छ । यसबाट उपत्यकामा विद्यमान खानेपानीको चरम अभाव अन्त गर्न सहयोग मिल्ने विश्वास यस समितिले लिएको छ ।

वितरण प्रणालीमा पूर्ण क्षमतामा पानी प्रवाह गर्ने क्रममा यस समितिले मेलम्ची नदीमा उपलब्ध पानीको नियमित मापन गरी अनुगमन गरिरहेको छ । मेलम्ची नदीको जल प्रवाह, नदी पर्यावरण तथा तल्लो भेगमा आवश्यक पानी नियमित रूपमा उपलब्ध गराउन विशेष ध्यान दिइएको छ । दैनिक १७ करोड लिटर पानी काठमाडौंतर्फ पथान्तरण भएपछि पनि मेलम्ची नदीमा प्रतिसेकेन्ड १ हजार १ सय लिटर (प्रतिदिन करिब ९ करोड लिटर) भन्दा बढी पानी उपलब्ध छ जुन नदीको पर्यावरणीय सन्तुलनका लागि अति नै महत्वपूर्ण रहेको छ ।

सुरुङ्ग परीक्षणको क्रममा नेपाल सरकार, राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी तथा आम काठमाडौंबासीबाट प्राप्त सहयोग र समन्वयका लागि हार्दिक धन्यवाद प्रकट गर्दछौं । वर्षौंदेखिको सपनाको रूपमा पूर्ण क्षमतामा मेलम्ची नदीको पानी पथान्तरण गर्न पाएकोमा खुसी प्रकट गर्दै समस्त काठमाडौंबासीलाई बधाइ ज्ञापन गर्दछौं । आयोजना सफल रूपमा अघि बढ्दै उपत्यकाको वितरण प्रणालीमा सम्पूर्ण रूपमा पानी उपलब्ध भएसँगै उपलब्ध पानीको समानुपातिक र वैज्ञानिक वितरण हुने आशा यस समितिले लिएको छ । पानी वितरणमा जिम्मेवार काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले अहोरात्र कार्यगरी काठमाडौंबासीलाई गुणस्तरीय, नियमित र भरपर्दो खानेपानी सेवा उपलब्ध गराई विश्वास जित्ने अपेक्षा गरेका छौं ।